



त्रिभुवन विश्वविद्यालय

Tribhuvan University

इञ्जिनियरिङ्ग अध्ययन संस्थान

Institute of Engineering

Bulletin

GPO Box 1915, Pulchowk Lalitpur, Ph: 977-1-5521531, Fax: 5525830, [www.ioe.edu.np](http://www.ioe.edu.np), [bulletin@ioe.edu.np](mailto:bulletin@ioe.edu.np)

२०८० माघ महिनाको बुलेटिन, प्रकाशन मिति: २०८०-११-१७ (Feb 29, 2024), बर्ष २८ अंक ८, पुल्चोक, ललितपुर।

## इ. अ. सं. आंगिक क्याम्पसका शिक्षक तथा कर्मचारीहरूको अतिरिक्त कक्षाको पारिश्रमिक निर्धारण गर्ने कार्यविधि-२०८० कार्यान्वयन समितिबाट पारित

त्रि. वि. इञ्जिनियरिङ्ग अध्ययन संस्थान (इ.अ.सं.) कार्यान्वयन समितिले आंगिक क्याम्पसहरूमा कार्यरत शिक्षक त्रि. वि. नियमानुसार लिनुपर्ने न्युनतम कक्षा भन्दा माथी कक्षाहरू लिएमा अतिरिक्त कक्षाहरूको पारिश्रमिक, कर्मचारीहरूको हकमा अतिरिक्त समय कार्य गरेवापतको अतिरिक्त पारिश्रमिक साथै पदाधिकारीहरूको सेवा-सुविधा निर्धारण गर्ने पुरानो कार्यविधिलाई खारेज गरी नयाँ कार्यविधि लागु गरेको छ । उक्त कार्यविधिको वुँदा नं २८ मा सो कार्यविधिको व्याख्या गर्ने र बाधा अड्काउ परेमा फुकाउने साथै आंगिक क्याम्पसहरूको आर्थिक अवस्थाको वेला-वेलामा पुनरावलोकन गरी कार्यविधिले हाल तोकेका सेवा-सुविधामा फेरवदल गर्न सक्ने अधिकार इ. अ. सं. कार्यान्वयन समितिमा रहेको उल्लेख छ ।

## इ. अ. सं. पुल्चोक क्याम्पसमा नेटवर्क तथा साइबर सेक्युरिटी नयाँ स्नाकोत्तर कार्यक्रमको सञ्चालन

त्रि. वि. इ.अ.सं. देशकै उत्कृष्ट प्राविधिक जनशक्ति उत्पादन गरी अन्तर्राष्ट्रिय छवि बनाएको एक स्वायत्त संस्था हो । इञ्जिनियरिङ्ग डिप्लोमा कार्यक्रमबाट अध्यापन शुरू भएको यस संस्थानमा हाल स्नातक तहमा १२ वटा कार्यक्रमहरू सञ्चालनमा छन् भने स्नातकोत्तर तहमा ३५ वटा कार्यक्रमहरू सञ्चालित छन् साथै पुल्चोक क्याम्पसका सबै विभागहरूमा विद्यावारिधि कार्यक्रमहरू पनि सञ्चालित छन् । देश लाई आवश्यकता पर्ने प्राविधिक जनशक्ति लगायत प्राविधिक क्षेत्रमा अध्ययन, अध्यापन, अनुसन्धान र परामर्श सेवाहरू सञ्चालन गर्दै आएको यस संस्थानले आफुलाई चाहिने आवश्यक न्युनतम शिक्षक तथा कर्मचारी जनशक्तिको अभाव व्यहोरिरहेको अवस्थामा पनि प्रविधि विकासमा अघि बढेको संसारको गति र देशको जनशक्ति अभावलाई परिपुर्ती गर्नु पर्ने आवश्यकतालाई महसुस गर्दै नयाँ-नयाँ कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।

संसारभरीनै द्रुत गतिमा बढेको सूचना तथा सञ्चार प्रविधिको प्रयोगले सुरक्षा चुनौती पनि सोही गतिमै बढेको अवस्था छ । नेपालको हकमा पनि देश निर्माण र बिकासमा मुख्य भूमिका खेल्न आवश्यक पर्ने सञ्चार तथा सूचना प्रविधिको प्रयोग राज्य व्यवस्थामा बढ्दै गएको र सोही अनुसार सुरक्षा चुनौती पनि थपिँदै गएको अवस्था हो । राज्यको साइबर सुरक्षा नीति निर्माण संगै साइबर सुरक्षा सम्बन्धी निकायहरूको निर्माणको जरुरी महसुस गरेर नेपाल सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र सञ्चालनको संरचनागत व्यवस्था गरिसकेको अवस्थामा राज्यलाई आवश्यक पर्ने साइबर सुरक्षा विज्ञहरू उत्पादन गर्न जरुरी भैसकेको महसुस गर्दै राष्ट्रिय साइबर सुरक्षा क्षमता अभिवृद्धि कार्यक्रमको अवधारणा सहित साइबर सुरक्षा संग सम्बन्धित नयाँ स्नातकोत्तर कार्यक्रम सञ्चालन गर्ने समबन्धमा त्रि. वि. उपकूलपति/शिक्षाध्यक्षको कार्यालय र नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पनि पहिले नै जानकारी गराइसकिएको छ ।

अन्तर्राष्ट्रिय स्तरको कोर्ष स्ट्रक्चर र पाठ्यक्रम तयार गरी यसै वर्ष २०८०/८१ देखि इ. अ. स. पुल्चोक क्याम्पसमा नयाँ स्नातकोत्तर कार्यक्रम: **MSc Computer Engineering Specialization in Network and Cyber Security** सञ्चालन हुने भएको छ । इ. अ. स. स्नातकोत्तर कार्यक्रमको भर्ना प्रकृया शुरु भइसकेको र अनलाईन मार्फत (<https://entrance.ioe.edu.np>) प्रवेश परीक्षा २०८० फाल्गुन २९ गतेदेखि परीक्षा सञ्चालन गर्ने गरी आवेदन दिने प्रकृया शुरु भएको छ । यस्ताखाले नयाँ कार्यक्रमसंगै देशलाई आवश्यक पर्ने जनशक्ति व्यवस्थापनमा त्रि. वि. लगायत नेपाल सरकारबाट अपेक्षाकृत सहयोग प्राप्त हुने आशा गर्दै सम्बन्धित सरकारी निकाय, सार्वजनिक संस्थान, कम्पनी तथा नीजि संस्थाहरूलाई स्पोन्सर र छात्रवृत्ति योजनामा सहयोग गर्ने अपेक्षा गरिएको छ

<b>MSc Computer Engineering Specialization in Network and Cyber Security मा पढाई हुने विषयहरू</b>	
<b>1<sup>st</sup> year 1<sup>st</sup> Part:</b> <ul style="list-style-type: none"> <li>- Next Generation Network Technologies</li> <li>- Cryptography and Data Security</li> <li>- Machine Learning and Data Analytics</li> <li>- Research Methods</li> </ul>	<b>1<sup>st</sup> Year 2<sup>nd</sup> Part:</b> <ul style="list-style-type: none"> <li>- Digital Forensics and Incident Response</li> <li>- Information Systems Audit</li> <li>- Elective I</li> <li>- Elective-II</li> </ul>
<b>2<sup>nd</sup> Year 1<sup>st</sup> Part:</b> <ul style="list-style-type: none"> <li>- Project</li> <li>- Elective-III</li> <li>- Elective-IV</li> </ul>	<b>2<sup>nd</sup> Year 2<sup>nd</sup> Part:</b> MSc Thesis
<b>List of Elective Courses to be Offered</b>	
<b>Elective I:</b> <ol style="list-style-type: none"> <li>1. Routing and Switching</li> <li>2. Managing Secure Network Systems</li> <li>3. Cyber Physical Systems</li> <li>4. Data Centric Networking</li> <li>5. Intelligent Networking</li> </ol>	<b>Elective II:</b> <ol style="list-style-type: none"> <li>1. Security and Privacy in Cloud Computing</li> <li>2. Wireless Network Security and Privacy</li> <li>3. Software Security</li> <li>4. Cyber Warfare</li> <li>5. Quantum Cryptography</li> </ol>

**Elective III:**

1. Firewall and Intrusion Detection System
2. Hardening Network Infrastructure
3. Web Application Security
4. IOT Security
5. Generative AI and Security

**Elective IV:**

1. Cyber Law and Regulation of Cyber Space
2. Identity and Access Management
3. Vulnerability Assessment and Penetration Testing
4. Information Systems Security Professionalism
5. Security and Audit Practitioner

## A Half-Day Workshop by World Wildlife Fund (WWF)

Institute of Engineering (IOE) in collaboration with World Wildlife Fund (WWF) had successfully conducted a half-day discussion program on "Asia's Linear Infrastructure Safe Guarding Nature (ALIGN) Project which is offer for the Bachelor of Civil Engineering - Elective Course "Natural Resource Safe Guards in Infrastructure". The understanding to conduct this workshop program was fixed on 7<sup>th</sup> Dec. 2023 and then the program is succsssfully conducted on 15th Feburary 2024. The program was inaugurated by Prof. Dr. Narendra Man Shakya, while Prof. Dr. Jhamak B.Karki, Principal of Kathmandu Forestry College mentioned about the detail concept of the elective subject designed. The program was concluded with the closing remarks by Prof. Dr. Shashidhar Ram Joshi, Dean, IOE, Pulchowk.





## CWRS implemented Piloting of Professional Course on Water-Energy-Food-Ecosystem (WEFE) Nexus

As a collaborative effort of Center for Water Resources Studies (CWRS), Institute of Engineering, Tribhuvan University; Nexus Gains Initiative of CGIAR; Alliance for Bioversity International & CIAT (ABC); & International Water Management Institute (IWMI), a 5-day professional training course on “Water-Energy-Food-Ecosystem (WEFE) Nexus” was piloted virtually during 2-7 January, 2024.

All 56 participants who registered in response to an open call for the pilot training were selected. Out of them, 17 (or 30.3%) were female. Participants of early and mid-career were 39.3% and 30.3%, respectively. Rest was either Master or PhD students. Similarly, participants from agriculture/food, water, energy and environment/forestry were 41.1%, 21.4%, 7.1%, and 17.9%, respectively.



Fig.: A snapshot of participants in the pilot training




Fig: IWMI-Nepal country representatives welcoming all during inaugural session

During the inaugural session in the early morning of 2<sup>nd</sup> January, Dr. Manohara Khadka, Country Representative of IWMI-Nepal welcomed all and highlighted the objectives. All participants participated actively in exercise sessions, discussions and presentations. A total of seven resource persons contributed to the training program. Out of 56 participants, only 23 joined all the sessions regularly and completed the pilot training; six among them were female. The pilot training was formally concluded on 7<sup>th</sup> January along with reflection from participants and certificate distribution.

Prof. Dr. Vishnu Prasad Pandey led the overall activity of WEFE nexus course development and training implementation. This program was followed by a 2-day training program (with physical presence) on piloting academic course on “Water-Energy-Food-Ecosystem (WEFE) Nexus” was completed with during 10-11 January, 2024 at Pulchowk Campus. In this 2-days program 26 participants, primarily graduate students at IoE, who registered in response to an open call were selected. However, only 13 joined all the sessions regularly and completed the pilot training; 3 among them were female.



Participants engaged actively in various exercise sessions as well as sharing key learnings from those sessions. A total of five resource persons contributed to the training program. The pilot training was formally concluded on 11<sup>th</sup> January along with reflection from participants and certificate distribution. Prof. Dr. Vishnu Prasad Pandey led the overall activity of WEFE nexus course development and training implementation.

# CWRS Organized an Annual Dissemination Workshop of CaREWaS Project

As a long-term (5-year) partnership program of CWRS with Kathmandu Valley Water Supply Management Board (KVWSMB), the “**Collaborative Research and Capacity Strengthening for Enhancing Water Security in Kathmandu Valley (Phase 1), CaREWaS**” is being implemented since January 2023. As an activity of the project, annual dissemination workshop was organized on 5<sup>th</sup> January, 2024 at Square Hotel, Pulchowk, Lalitpur. Above 65 invited participants joined the program, which included representative from KVWSMB, Kathmandu Upatyaka Khanepani Limited (KUKL), Project Implementation Directorate (PID), Department of Water Supply and Sewerage Management, Department of Water Resources and Irrigation, International Water Management Institute, Senior management of Institute of Engineering, officials of CWRS, representatives from other relevant organizations, and representatives of interns and MS research grantee supported with CaREWaS project.

The program was divided into two parts separated in two halves of the day; first part focus on sharing of CaREWaS activities implemented in the first year along with proposed activities for the second year and the second part focused on “**Transformative Future for Water Security (TFWS): Nepal’s Priorities and Ways Forward**”. The overall program was coordinated by Prof. Dr. Vishnu Prasad Pandey, Deputy Director, CWRS.



During the first part, Prof. Dr. Bhol Nath Sharma Ghimire, Director of CWRS, welcomed all the participants and highlighted objectives of the workshop. It was followed by a remark from Prof. Dr. Shashidar Ram Joshi, Dean, IoE/TU. Then, Prof. Dr. Vishnu Prasad Pandey, who is leading CaREWaS project, presented activities implemented in year-1 and plan for year-2. It followed reflections from two BE interns and two MS thesis grantees. They highlighted that the program was very useful and impactful. Very insightful inputs were then provided by the participants on potential ideas for moving forward. The first part was formally closed with a closing remarks and vote of thanks from Dr. Sanjeev Bickram Rana, Executive Director, KVWSMB. The program also had gracious presence of Assistant Deans Prof. Dr. Chintamani Pokharel, Prof. Dr. Binod Kumar Bhattarai, and Prof. Dr. Sushil B. Bajracharya.



The second part, which started after lunch, was organized jointly by CWRS, KVWSMB, IWMI and DWRI. Additional participants than those who present in the morning session were also invited as the session was meant for prioritizing agenda for future water security. It started with a welcome remark from Dr. Manohara Khadka, Country Representative, IWMI-Nepal. Dr. Khadka also highlighted objectives of the session. Mr. Susil Chandra Acharya, Joint Secretary of MoEWRI also delivered an opening remark. It was followed by introducing TFWS Mission by Prof. Dr. Vishnu Prasad Pandey and insights on potential priorities for TFWS mission for Nepal by Mr. Tikaram Baral, Deputy Director General, DWRI. Then the participants were divided into different groups to work on potential action plans for moving forward, which they presented for everyone's feedback in the plenary. Finally, Dr. Manohara Khadka from IWMI synthesized the findings and outlined the ways forward.

## MoU Signed between IoE and WECS

Institute of Engineering, Tribhuvan University (IoE/TU) and Water and Energy Commission Secretariat (WECS) signed an MOU for “**Collaborative Research and Capacity Building on Water, Energy, Environment and Related Sectors in Nepal**” on 5<sup>th</sup> February, 2024. The MoU signing program was held at WECS office in Singha Durbar on 5<sup>th</sup> February, 2024. This MoU paves ways for signing Letter of Agreement (LoA) for specific activities related to research, capacity strengthening, information system development, and others in the broader areas of water, energy, and environment, including climate change impact, adaptation and mitigation.



The MoU has the duration of five years. The MoU signing program had a gracious presence of Ms. Sarita Dawadi, Secretary, WECS, joint secretaries and senior divisional engineers from all three divisions (water, energy and environment), Prof. Dr. Shashidhar Ram Joshi, Dean, IoE/TU, Assistant Dean of IoE/TU, Director and Deputy Directors of Center for Water Resources Studies (CWRS) and Center for Energy Studies (CES) at IoE/TU.

## Letter of Agreement Signed between IoE and Melamchi Water Supply Development Board

IoE signed a Letter of Agreement (LoA) with Melamchi Water Supply Development Board (MWSDB) on 2<sup>nd</sup> February, 2024 for technical assistance on “**Recovery of Melamchi Water Supply Project Headworks**” for the period of three years. The Technical assistance team will be led by Prof. Dr. Vishnu Prasad Pandey and will consists of geotechnical expert, structural expert, mechanical engineering expert, geologist, and hydraulic and sedimentation experts. The LoA consists of review of documents related to three key components, which include existing headwork assessment, proposed new intake at Sakarthali, and design review at various stages. This type of agreements are very impactful for institute in a long-run as it establishes a practice of technical peer-review by universities on behalf of government of Nepal.



# Pulchowk Campus Students Visited Samsung Innovation Campus, India

Seven students from Pulchowk Campus, Institute of Engineering, recently embarked on an unforgettable journey to India as part of the Samsung Innovation Campus (SIC) program. This immersive experience, spanning four days from February 6th to 9th, provided them with invaluable insights into the world of cutting-edge technology at Samsung. The entire exposure visit program was a part of SIC-Nepal, which was led by Assoc. Prof. Dr. Arun K. Timalsina.



Students, in this visit, engaged in a thought-provoking discussion with the Mr. KY Roo, Managing Director, exploring topics like job opportunities for Nepalese students, trends in higher education, and the local tech landscape, while a session on crucial aspects of AI application, emphasising its role as a tool to enhance existing expertise was also conducted.

During the visit, students were brought face-to-face with the marvels of modern manufacturing at the Samsung Noida Factory. Stepping into the MX Plant, they witnessed the awe-inspiring journey of a smartphone, from a conceptual idea to a tangible product. The highlight was the automated board manufacturing process, a testament to Samsung's advanced technology.

The factory tour also encompassed the tour of Refrigerator Plant, showcasing a contrasting environment bustling with human activity. Here, they observed the intricate process of crafting different refrigerator components, culminating in the final product. This experience highlighted the crucial role of both manual skill and mechanical prowess in complex appliance manufacturing.



Students also delve into the future of AI at the Samsung Research Institute (SRI) Delhi. They had the privilege of interacting with the Managing Director and Chief Technology Officer, gaining valuable insights into the evolving landscape of technology and the transformative potential of AI across various domains.

Their final day of the visit was marked by a visit to the Samsung Regional Headquarters in Gurugram. Here, they met with Mr. JB Park, President and CEO of Samsung Electronics Southwest Asia. The discussions centred around Samsung's focus on serving the South West Asia market, highlighting various programs and strategies towards achieving this goal. Mr. Park also shared his insights on the potential of Nepali students and the importance of continuous learning. This remarkable visit was concluded with a tour of the Samsung EBC (Executive Briefing Centre), showcasing a comprehensive range of Samsung products and solutions tailored for various sectors. This experience provided our student with a deeper understanding of Samsung's diverse offerings and their impact on various industries.

## नियुक्ति/सरुवा/बढुवा/राजिनामा/अवकाश

त्रि. वि. इ. अ. सं. अन्तर्गतका विभिन्न निकायहरूमा त्रि. वि. तथा इ. अ. सं. को निर्णय बमोजिम २०८० माघ महिनामा भए गरेका नियुक्ति, सरुवा/बढुवा/अवकाश हुनु भएका साथै विभिन्न पदबाट राजिनामा गर्नु भएका तथा अन्य प्रशासनिक विवरणहरू:

सि.नं.	नाम	विवरण	पत्रको मिति	कैफियत
१	सह-प्रा. डा. अजय कुमार झा	त्रि. वि.इ.अ.स. प्रदुषण अध्ययन केन्द्र (एक) को निर्देशक पदमा मिति २०८०।०९।०१ देखि लागू हुने गरी पूनः २ वर्षको लागि नियुक्ति गरिएको ।	२०८०।०८।२५	इ.अ.स.डी.का.च.नं.११४ ४।२०८०।२०८१ को पत्रानुसार।
२	प्रा. डा. भोला नाथ शर्मा घिमिरे	त्रि. वि.इ.अ.स. जलश्रोत अध्ययन केन्द्र (CWRS) को निर्देशक पदमा मिति २०८०।१०।०३ देखि लागू हुने गरी पूनः २ वर्षको लागि नियुक्ति गरिएको ।	२०८०।१०।०२	इ.अ.स.डी.का.च.नं.११४ ३।२०८०।२०८१ को पत्रानुसार।
३	उप-प्रा डा. बसन्त जोशी,	त्रि. वि.इ.अ.स. व्यवहारिक अनुसन्धान तथा विकास केन्द्र (CARD) को उप निर्देशक पदमा मिति २०८०।१०।०३ देखि लागू हुने गरी पूनः २ वर्षको लागि नियुक्ति गरिएको ।	२०८०।१०।०२	इ.अ.स.डी.का.च.नं.११४ ५।२०८०।२०८१ को पत्रानुसार।
४	उप-प्रा श्री रुपेश कुमार शाह	त्रि. वि.इ.अ.सं. पश्चिमाञ्चल क्याम्पस,लामाचौर पोखराको इलेक्ट्रोनिक्स तथा कम्प्युटर इंजिनियरिङ्ग विभागका विभागको उप प्राध्यापक श्री रुपेश कुमार शाहलाई बिद्यावारिधि (Ph.D) गर्न मिति २०८०।०९।२२ गते देखि लागू हुने गरी हाललाई १(एक) वर्षको अध्ययन बिदा स्वीकृत गरिएको ।	२०८०।१०।०२	इ.अ.स.डी.का.च.नं.११७ ४।२०८०।२०८१ को पत्रानुसार।
५	उप-प्रा श्री बद्रीराज लामिछाने	त्रि. वि.इ.अ.सं. पश्चिमाञ्चल क्याम्पस,लामाचौर पोखराको इलेक्ट्रोनिक्स तथा कम्प्युटर इंजिनियरिङ्ग विभागका उप प्राध्यापक श्री बद्रीराज लामिछानेलाई बिद्यावारिधि (Ph.D) गर्न मिति २०८०।१०।१२ गते देखि लागू हुने गरी हाललाई १(एक) वर्षको अध्ययन बिदा स्वीकृत गरिएको ।	२०८०।१०।०२	इ.अ.स.डी.का.च.नं.११७ ३।२०८०।२०८१ को पत्रानुसार।

६	उप-प्रा डा. संजिव महर्जन	त्रि. वि.इ.अ.स. अनवरत शिक्षा महाशाखा (CED) को निर्देशक पदमा मिति २०८०।११।०१ गते देखि लागू हुने गरी २ वर्षको लागि नियुक्ति गरिएको ।	२०८०।१०।२८	इ.अ.स.डी.का.च.नं.१२८ २।२०८०।२०८१ को पत्रानुसार।
७	उप-प्रा श्री राजेन्द्र बहादुर क्षेत्री	त्रि. वि.इ.अ.स. पूर्वाधार विकास अध्ययन केन्द्र (CIDS) को निर्देशक पदमा मिति २०८०।१०।२५ गते देखि लागू हुने गरी २ वर्षको लागि नियुक्ति गरिएको ।	२०८०।१०।२४	इ.अ.स.डी.का.च.नं.१२४ २।२०८०।२०८१ को पत्रानुसार।
८	प्रा. डा. विष्णु प्रसाद पाण्डे	त्रि. वि.इ.अ.स. जलश्रोत अध्ययन केन्द्र (CWRS) को उप निर्देशक पदमा मिति २०८०।१०।०३ देखि लागू हुने गरी पूनः २ वर्षको लागि नियुक्ति गरिएको ।	२०८०।१०।०२	इ.अ.स.डी.का.च.नं.१२८ ३।२०८०।२०८१ को पत्रानुसार।
९	श्री विष्णुप्रसाद अर्याल	त्रि. वि.कर्मचारी प्रशासन महाशाखाको च नं ४४२१।०८०।०८१मिति २०८०।१०।१० को पत्रानुसार त्रि.वि.सभा तथा कार्यकारी परीषदको सचिवालय, कीर्तिपुरवाट त्रि.वि..इ.अ.स.डीनको कार्यालयमा काज सुरुवा भई आउनु भएको ।	२०८०।१०।१०	कर्मचारी प्रशासन महाशाखाको च.नं ४४२१।०८०।०८१
१०	श्री हेमराज न्यौपाने	त्रि.वि.लेखापरीक्षण महाशाखाको च.नं. ४८४८।०८०।०८१मिति २०८०।१०।२९ को पत्रानुसार त्रि.वि. लेखापरीक्षण महाशाखावाट त्रि. वि.इ.अ.स.डीनको कार्यालयमा काज सुरुवा भई आउनु भएको ।	२०८०।१०।१०	लेखापरीक्षण महाशाखाको च.नं ४८४८।०८०।०८१
११	उप-प्रा डा. सन्तोष घिमिरे	त्रि. वि.इ.अ.स. अन्तर्गत एप्लाइड साइन्सेस एण्ड केमिकल इन्जिनियरिङ्ग विभागमा संचालित गणित विषयको शिक्षण समितिको अध्यक्ष पदमा मिति २०८०।१०।०१ देखि लागू हुने गरी पूनः २ वर्षको लागि नियुक्ति गरिएको ।	२०८०।१०।२६	त्रि.वि.इ.अ.स.पुल्चोक क्याम्पसको च.नं.१७५२।२०८०।२०८१ को पत्रानुसार।

### बुलेटिन प्रकाशन परिवार

प्रा. डा. शशीधर राम जोशी	— संरक्षक	प्रा. डा. चिन्तामणी पोखरेल	— संयोजक
प्रा. डा. सुशील बहादुर बज्राचार्य	— सल्लाहकार	उप-प्रा. डा. बाबुराम दवाडी	— सदस्य (सम्पादक)
प्रा. डा. विनोद कुमार भट्टराई	— सल्लाहकार	विदुर ढकाल	— सदस्य
सह प्रा. डा. सुरज लामिछाने	— सल्लाहकार	न्हुँछेनारायण श्रेष्ठ	— सदस्य
		पूर्ण प्रसाद गौतम	— सदस्य सचिव

**इ. अ. सं. का सवै क्याम्पस, सम्बन्धन प्राप्त कलेज, अनुसन्धान/परामर्श केन्द्र, शाखा/महाशाखाहरुलाई अनुरोध !**

इ. अ. सं. का सवै क्याम्पस, सम्बन्धनप्राप्त कलेजहरु, सम्बन्धित विभागहरु, अनुसन्धान/परामर्शसेवा केन्द्रहरु, शाखा/महाशाखाहरु आदिले संस्था र सार्वजनिक सरोकारसँग सम्बन्धित गतिविधिहरु प्रत्येक महिनाको २६ गते भित्र इ. अ. सं. को इ-मेल [bulletin@ioe.edu.np](mailto:bulletin@ioe.edu.np) मा पठाई सहयोग गर्नुहुन बुलेटिन प्रकाशन समिति हार्दिक अनुरोध गर्दछ। साथै बुलेटिन प्रकाशन सम्बन्धमा कुनै Feedback/Comments र सुझावहरु भएमा सो समेत पठाउन अनुरोध गरिन्छ।

**इ. अ. सं. बुलेटिन प्रकाशन समिति**